



बर्जु गाउँपालिका
गाउँकार्यपालिकाको कार्यालय
अमाहिवेल्हा सुनसरी
१ नं. प्रदेश, नेपाल

१ नं. प्रदेश, नेपाल

विषय: सार्वजनिक ताल / पोखरी माछापालनका लागि ठेक्का प्रस्ताव आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति: २०७७।११।१८ गते

प्रस्तुत विषयमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११, सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ को नियम ८४ बमोजिम यस बर्जु गाउँपालिका अन्तर्गत तपसिलका वडाहरूमा रहेको तपसिल क्षेत्र भित्र रहेका सार्वजनिक ताल पोखरीलाई माछा पालनका लागि ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले ईच्छुक व्यक्ति, फर्म वा कम्पनीले उल्लेखित शर्तको अधिनमा रहि तोकिएको मितिभित्र न्यूनतम अंकमा नघटाई गोप्य शिलबन्दी प्रस्ताव पेश गर्नु हुन सर्वसाधारण सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

तपसिल

प्रस्ताव नं.	विवरण	वडा नं	क्षेत्रफल अनुमानित	न्यूनतम कवोल अंक रु.	धरौटी रकम रु.	न्यूनतम ठेक्का अवधि
1-078/078	बर्जुताल क्षेत्रको पूर्व पट्टीको पोखरीमा माछा पालन	बर्जु -६	३२ विघा	प्रतिविघा रु ९५०००।- अक्षरेपी पन्चानब्बे हजार मात्र	७६०००।-	३ बर्ष
2-078/078	दैता पोखरीमा माछापालन	बर्जु ६	४ विघा	प्रतिविघा रु ७५०००।- अक्षरेपी पचहत्तर हजार मात्र	७५००।-	३ बर्ष
4-078/078	मगरदह पोखरीमा माछापालन	बर्जु ५	४ विघा	प्रतिविघा रु ७५०००।- अक्षरेपी पचहत्तर हजार मात्र	७५००।-	५ बर्ष
5-078/078	दिग्ही पोखरीमा माछापालन	बर्जु ५	२ विघा	प्रतिविघा रु ३००००।- अक्षरेपी तिस हजार मात्र	१८००।-	५ बर्ष
6-078/078	सब्डी माछा पोखरी	बर्जु ५	४ विघा	प्रतिविघा रु ३००००।- अक्षरेपी तिस हजार मात्र	३०००।-	५ बर्ष

सूचनाको शर्तहरू

- प्रस्ताव फारम यो सूचना प्रकाशन भएको मितिले पन्ध्रौं (१५ औं) दिनसम्म नगदै रु १०००।- बुझाई यस कार्यालय वाट खरिद गरि लिनुपर्ने छ।
- खरिद भएको दरभाउपत्र सम्बन्धी कागजात (१६ औं) दिन दिनको १२:०० बजे सम्म बर्जु गाउँपालिकामा दर्ता गरि सक्नु पर्नेछ ।
- शिलबन्दी प्रस्ताव फारम साथ व्यक्तिको हकमा नागरिकताको फोटोकपी र फर्मको हकमा फर्म ईजाजतपत्रको प्रतिलिपि, आन्तरिक राजश्व कार्यालयबाट प्राप्त मु.अ.कर दर्ताको प्रतिलिपि र आ.व. २०७६/७७ को आयकर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने छ।
- प्रस्तावमा आफुले कबोल गरेको रकम अंक र अक्षरमा प्रष्ट बुझिने गरि उल्लेख गरेको हुनु पर्ने छ। अंक प्रष्ट नभएमा अक्षरलाई मान्यता दिइने छ। केरमेट भएमा टिपेक्स लगाउन पाइने छैन। दरभाउपत्र दाताले केरमेट भएको दुवै तर्फ दस्तखत गरेको हुनु पर्ने छ।
- धरौटी वापतको रकम यस गाउँपालिकाको राजश्व शाखामा नगद जम्मा गरी नगदी रसिद वा धरौटी खाता-हि.नं.२४३CA५००१७६२८००५ एन.आई.सि.एसिया बैंक(बर्जु काउण्टर) मा नगद जम्मा गरि सक्कलै बैंक भौचर प्रस्ताव साथ संलग्न राखी पेश गर्नु पर्ने छ।
- पेश हुन आएका शिलबन्दी प्रस्ताव सूचना प्रकाशन भएको सोह्रौं (१६ औं) दिनमा दिनको २.00 बजे प्रस्ताव दाता तथा प्रतिनिधिको रोहबरमा यस गाउँपालिकामा खोलिने छ। शिलबन्दी प्रस्ताव दाता अनुपस्थित भएमा पनि प्रस्ताव खोल्नलाई कुनै बाधा हुने छैन । सबै भन्दा बढी प्रस्ताव अंक सकार गर्ने शिलबन्दी प्रस्ताव दाताका रितपूर्वकको शिलबन्दी प्रस्ताव स्वीकृत गरिने छ।
- शिलबन्दी प्रस्ताव स्वीकृत भएको प्रस्तावदाताले आफुले कवोल गरेको रकमले हुन आउने तोकिएको अविधको कुल रकमलाई दामासाहिले हिसाव गरी वार्षिक हुन आउने रकम अग्रिम बुझाउनु पर्ने छ ।
- माथि उल्लेख गरिएको कुराहरू बाहेक अन्य शर्त तथा कुराहरू प्रचलित ऐन नियममा तोकिए बमोजिम हुने छ।
- नेपाल सरकार तथा स्थानिय तहको पेशकी फर्छ्यौट नगरेको तिर्न बाँकी रहेको व्यक्ति, फर्म वा कम्पनीको प्रस्ताव स्वीकृत गरिने छैन।
- शिलबन्दी प्रस्ताव सम्बन्धमा थप कुराहरू बुझ्नु पर्ने भएमा कार्यालय समय भित्र यस गाउँपालिकामा सम्पर्क राखी बुझ्न सकिने छ।
- कुनै कारणबाट शिलबन्दी प्रस्ताव खोल्ने मिति र समयमा शिलबन्दी प्रस्ताव खोल्न सकिएन भने त्यसको भोलि पल्ट कार्यालय समयमा शिलबन्दी प्रस्ताव तथा प्रतिनिधीहरूको रोहवरमा खोलिने छ। निज को अनुपस्थितिमा पनि प्रस्ताव खोल्न बाधा पर्ने छैन ।
- शिलबन्दी प्रस्ताव दाताले जुन प्रस्तावका लागि शिलबन्दी प्रस्ताव पेश गर्न चाहेको हो सोको सम्बन्धित कोठामा आफुले कवोल गर्ने अंक उल्लेख गर्नु पर्ने छ।
- शिलबन्दी प्रस्ताव सम्बन्धमा सम्पूर्ण अधिकार गाउँपालिकाको कार्यालयमा निहित रहने छ।

प्रमुख प्रशासकीय अधिकृत